

DeKalb County School District (DCSD) का परिवारहरूलाई अभिवादन,

समरको शुभकामना ! म वद्यालय वर्ष सफलतापूर्वक अन्त्य गरेकोमा सबैलाई धन्यवाद पनि चाहन्छु । उच्च वद्यालयका ग्रेड बाहिरका वद्यार्थीहरूले डिप्लोमा प्राप्त गरेको, र अरू वद्यार्थी तथा कर्मचारीहरूले समरमा स्लाइड गरेको देख्न पाउँदा म खुसी भए ! “Slide into the Summer” (स्लाइड इन्टु थ समर) कार्यक्रममा सहभागिता जनाएका सबै जनालाई धन्यवाद छ । हाम्रा वद्यार्थीहरूको भडियोमा रचनात्मकता देख्दा खुसी भइयो । तपाईंले डिस्ट्रिक्टको फ्लास मोब भडियो छुटाउनु भएको छ भने [यहाँ](#) क्लिक गर्नुहोस् । तपाईं डिस्ट्रिक्टको [यूट्यूब पृष्ठ](#) मा गएर वद्यार्थीले बुझाएका सबै भडियोहरू पनि हेर्न सक्नुहुन्छ ।

ग्रीष्मकालीन MOSAIC कार्यक्रम

डिस्ट्रिक्टले गत हप्ता ग्रीष्मकालीन MOSAIC कार्यक्रम थालनी गर्‍यो । हाम्रा वद्यार्थी तथा कर्मचारीहरू आफ्नो कार्यक्रममा गहन रूपमा सहभागी भएको देख्न पाउनु भनेको एकदम खुसीको कुरा हो । हामी हाम्रा वद्यार्थी, कर्मचारी, तथा शिक्षकहरूबाट ग्रीष्मकालीन MOSAIC कार्यक्रमको उनीहरूको अनुभवको बारेमा प्रतिक्रिया प्राप्त गर्न उत्साहित छौं ।

CARES Act बाट प्राप्त हुने कोषसम्बन्धी टाउन हल बैठक

CARES Act बाट प्राप्त हुने कोषसम्बन्धी टाउन हल बैठकका लागि जून 24 का दिन बेलुका 6:00 देखि 7:30 सम्म हामीसँग जोडनुहोस् । यो टाउन हल बैठकले चाँडै नै CARES Act बाट प्राप्त हुने दसौं लाख डलर DCSD ले कसरी खर्च गर्नु पर्छ भन्ने सम्बन्धमा तपाईंलाई आफ्नो सुझाव तथा वचिरहरू प्रदान गर्ने अवसर दिन्छ । कृपया टाउन हल बैठक हेर्न यहाँ [क्लिक](#) गर्नुहोस् ।

शिक्षा समितिको टाउन हल बैठक

डा. Joyce Morley लाई उनको साहसिक संवाद तथा सुश्री Deirdre Pierce लाई हाम्रो DCSD समुदायसँगको D3 संवादका लागि धन्यवाद छ यी संवादहरू जानकारीमूलक र हाम्रो समुदायलाई सक्रिय तथा मजबुत बनाउन आवश्यक थिए ।

रजिस्ट्रेसन

शैक्षिक वर्ष 2021-2022 को रजिस्ट्रेसन खुला गरिएको छ । आवेदन पूरा गरेपछि उक्त आवेदन जाँच तथा स्वीकृत भएपछि, तपाईंले Infinite Campus बाट आवेदनको अवस्थाको बारेमा जानकारी पनि एउटा इमेल प्राप्त गर्नु हुनेछ । कृपया के कुरा याद गर्नुहोस् भने भर्ना र रजिस्ट्रेसन फरक-फरक कुराहरू हुन् । तपाईंले रजिस्ट्रेसन स्वीकृत भएको इमेल प्राप्त गरेपछि, कृपया भर्ना प्रक्रिया पूरा गर्नका लागि आफ्नो बच्चाको वद्यालयमा सम्पर्क गर्नुहोस् ।

कृपया Infinite Campus मा भएको जानकारी सही छ भनेर नशिचन्ति हुनुहोस् । नयाँ वद्यार्थी रजिस्ट्रेसन प्रक्रिया सुरु गर्न, कृपया [यहाँ](#) क्लिक गर्नुहोस् ।

सुरक्षित तथा सुखप्रद समरमा रमाउँदै गर्नुहोला । वद्यालय कहिले खुल्छ भन्ने अद्यावधिकहरूका लागि हाम्रा सामाजिक सञ्जालका च्यानल तथा डिस्ट्रिक्टको वेबसाइट हेर्दै गर्नुहोस् ।